

जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक

प्रस्तावना: जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा १७५ बमोजिमको प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाइ लागू गरेकोछ ।

१. संक्षिप्त, नाम र प्रारम्भ : (१) यो ऐनको नाम “जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७५” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

(३) यो ऐनले संशोधन गरी थप भएका पारिश्रमिक तथा सेवा सुविधा यो ऐन लागूभएको मिति देखि मात्र लिन सकिनेछ ।

२. जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ संशोधन : (१) जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५(यस पछि “मूल ऐन” भनिएको) को दफा ३ को उपदफा (३) झिकिएकोछ ।

३. मूल ऐनको दफा १३ मा संशोधन: मूल ऐनको दफा १३ को सट्टा देहायको दफा १३ राखिएकोछ:

(१३) खारेजी र बचाउ: (१) जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यले यो ऐन बमोजिमको मात्रै पारिश्रमिक वा सेवा सुविधा लिन सक्नेछ ।

(२) यो ऐन लागू हुनु पूर्व जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यले जिल्ला समन्वय समिति वा जिल्ला सभाको निर्णय बमोजिम कुनै पारिश्रमिक वा सेवा सुविधा लिएको भए त्यस्तो पारिश्रमिक वा सेवा सुविधा यसै ऐन बमोजिम लिएको मानिनेछ ।

**जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन
गर्न बनेको विधेयकको तीन महले विवरण**

क्र. स.	सम्बन्धित ऐनको दफा	साविकको व्यवस्था	संशोधनको लागि प्रस्तावित व्यवस्था	संशोधन गर्नु कारण
१	जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ दफा ३ को उपदफा (३)	(३) दफा १ बमोजिम प्राप्त हुने बैठक भत्ताको हकमा प्रत्येक महिनामा जतिसुकै पटक बैठक बसे तापनि दुई पटक भन्दा बढी बैठकको भत्ता दिइने छैन । तर, कुनैपनि सदस्यले उपदफा (३) बमोजिमको बैठक भत्ता दोहोरो पर्ने गरी लिन पाउनेछैन ।	(३) जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५(यस पछि “मूल ऐन” भनिएको) को दफा ३ को उपदफा (३) झिकिएकोछ ।	विषयवस्तुको प्रकृतिअनुसार बैठक भएकोले।
	दफा १३	१३. खारेजी र बचाउ : यो ऐन लागू हुनु पूर्व कुनै पनि शीर्षकमा यस ऐनको अनुरूप हुने गरी सेवा सुविधा लिएको भए यसै ऐन बमोजिम भएको मानिनेछ र नलिएको भए लिन बाधा पर्ने छैन ।	१३) खारेजी र बचाउ: (१) जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यले यो ऐन बमोजिमको मात्रै पारिश्रमिक वा सेवा सुविधा लिन सक्नेछ । (२) यो ऐन लागू हुनु पूर्व जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यले जिल्ला समन्वय समिति वा जिल्ला सभाको निर्णय बमोजिम कुनै पारिश्रमिक वा सेवा सुविधा लिएको भए त्यस्तो पारिश्रमिक वा सेवा सुविधा यसै ऐन बमोजिम लिएको मानिनेछ ।	कानून शुन्य नरहने तथा प्रो सुविधा सम्बन्धी व नबनाउँदा जिल्ला सभा जिल्ला समितिबाट निर्णय गरी सुविधा लिन परिस्थिति रहे ।

.....
हिक्मत कुमार कार्की
मन्त्री

आन्तरिक मामिला तथा कानून मन्त्रालय
प्रदेश नं. १, विराटनगर